

The Baptist Tabernacle of Los Angeles

1329 South Hope Street, L.A. Civic Center

Mailing Address:
P. O. Box 15308
Los Angeles, CA 90015
Phone: (213) 744-9999

E-mail: rlhymersjr@sbcglobal.net
www.sermonsfortheworld.com
www.baptisttabernacle.com



Dr. R. L. Hymers, Jr.
Senior Pastor

Dr. Christopher L. Cagan
Associate Pastor

Dr. Kreighton L. Chan
Assistant Pastor

दिसम्बर, २०१६

प्रिय मित्र

यो वर्ष हाम्रो चर्चको मुख्य घटना परमेश्वरले पठाउनुभएको जागृति थियो, जुन उहाँले पुरानो समयमा जस्तो गरी पठाउनुभयो। मेरो परिवार र म मेक्सिकोको केनकुनमा बिदा मनाउन गएका थियौं। त्यहाँ मैले एक दिन घाम तापेर अनि होटलको कोठामा स्कटल्याण्डको उत्तरी समुद्र किनारदेखि पर आइल्स अफ लिविसमा सन् १९४९ र १९५३ को बीचमा भएको जागृति सम्बन्धी पुस्तक पढेर बिताएँ। त्यो पढ्दा मेरो आफ्नै प्राण जागृत भयो। मैले हाम्रो चर्चमा पनि परमेश्वरले त्यस्तै जागृति पठाउनु भनी दिलोज्यानले प्रार्थना गर्न थालें। त्यहाँबाट फर्किएपछि मैले तीन दिनसम्म प्रचार गरें, अनि धेरै जना जवानहरूले उद्धार पाए भनी आशा गर्छौं। तर पछिबाट ग्रीष्मकालमा अचानक एउटा ठूलो जागृति आयो। त्यो विहीबार २७ अगस्तको साँझ थियो। मैले हाम्रा जवानहरूलाई यशैया ६४:१-३ कण्ठ गर्ने आग्रह गरेको थिएँ। तीन जना जवानले त्यो मुखस्त भने। अचानक एक जना जवान जुरुक्क उठ्यो र 'म हराएको छु' भन्दै करायो। उसले सुक्सुकाउँदै र रुँदै घुँडा टेक्यो। त्यहाँको वातावरण नै बदलियो, त्यो रात त्यहाँ कुनै भावनात्मक कुरा भइरहेको थिएन, भजन पनि गाइएको थिएन। जनवरी र अगस्तका ती थोरै सेवाहरूमा परमेश्वर ओर्लेर आउनुभयो अनि २२ जना जवानले उद्धार पाए, अनि १४ जना विश्वासी फेरि जागृत भए अनि पवित्र आत्माले भरिए। मैले अरू शहरहरूमा तीन ओटा शक्तिशाली जागृतिहरू देखेको थिएँ, अति शक्तिशाली, असाधारण अनि त्यस्तो आज अरू कतै भएको मलाई थाहा छैन। तर यो जागृति परमेश्वरले ४२ वर्षमा हाम्रो चर्चमा पठाउनुभएको पहिलो जागृति थियो। ती वर्षभरि हामीले परमेश्वरको आत्मा खन्याइओस् भनी प्रार्थना गरिरहेका थियौं अनि उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनुभयो। तर ती केही रातमा ३६ जना व्यक्तिले आफ्नो पाप स्वीकार गरे, अनि तीमध्ये २२ जनाले उद्धार पाए, अनि अरू १४ जना फेरि जागृत भए, अनि विश्वासबाट पछि हटेको अवस्थाबाट फेरि विश्वासमा फर्किए। मैले बारम्बार यशैया ६४:१-३ बाट प्रचार गर्दा यस्तो भएको थियो, र हरेक रात मानिसहरूले जागृति विषयको यो भजन घरीघरी गाइरहे, 'हे उद्धारकर्ता, मेरो दर्शन भर्नुहोस्, प्रार्थना गर्छु, मात्र येशूलाई आज देख्न पाउँ ; मलाई भञ्ज्याडबाट लग्नु भए पनि, तपाईंको नओइलाउने महिमाले घेर्छ मलाई। हे उद्धारकर्ता ईश्वरीय, मेरो दर्शन भर्नुहोस्, तपाईंको महिमाले मेरो आत्मा नचम्कुञ्जेल। मेरा सबै दर्शन भर्नुहोस्, कि देखून् सबले तपाईंको महिमित रूप झल्केको ममा' ('फिल माई भिजन' एभिस बी. क्रिश्चियनसेन-१८९५-१९८५- द्वारा रचित)। त्यो जागृतिको बेला केही पटक शैतान गर्जने सिंहङ्गै भएर आयो, अनि परमेश्वरका आत्मा फर्केर आउनुभयो र मानिसहरूलाई ख्रीष्टतिर खिँच्नुभयो। ती केही दिन हामीले जिउँदो ख्रीष्टियमतको अनुभव गर्नुभयो, अनि त्यहाँ उपस्थिति हुनेहरूले बाँचुञ्जेल त्यो अनुभव भुल्नेछैनन्। यी सबैको माझमा दुइ जना जवानले प्रचार गर्नका निम्ति आफ्नो जीवन अर्पण गरे। तिनीहरूमध्ये एक जना हाम्रा चिनियाँ भाषाको अनुवादकका सुपुत्र नोआ सड, र अर्कोचाहिँ डा. केगनका २३ वर्ष सुपुत्र जोन शमूएल केगन हुन्। जोन

शमूएल केगनले लसएन्जलसको केल स्टेटबाट भर्खरै अपराधिक न्याय विषयमा स्नातकको प्रमाण-पत्र प्राप्त गरेका छन्। यी दुवै जवानहरू अति उत्कृष्ट प्रचारकहरू हुन्। जोनले पहिलोचोटि तिनको सन्देश प्रचार गर्दा यस्तो लाग्थ्यो मानौं तिनले बीस वर्षदेखि प्रचार गर्दै आएका छन्। अनि नोआले विषय गीत चुन्न सक्छन्, राम्ररी प्रचार गर्न सक्छन्, भजन गाउन सक्छन्, अनि डा. जोन सड र डा. जोन आर. राइसले जस्तो प्रचार गर्न सक्छन्। कस्तो विश्वास नै गर्न नसकिने कुरा! यी जवानहरूका निमित्त परमेश्वरलाई धन्यवाद होस्। जोनले बायोला विश्वविद्यालयको टालबोट स्कूल अफ थिअलजी गर्नेछन्, जुन आउने जनवरीबाट शुरु हुँदैछ। तिनले तीन वा चार महीनादेखि शुरु गरेका भए पनि तिनलाई उत्तर भारतमा, डोमेनिकन रिपब्लिक र दक्षिण भारतमा सुसमाचारीय सेवाहरूमा प्रचार गर्न बोलाइन्छ। म विश्वास गर्छु, तिनले एक्काईसौं शताब्दीका एक महान् प्रचारकको रूपमा सारा संसारमा प्रचार गर्नेछन्। यदि तपाईं जोन वा नोआ सडका प्रवचनहरू पढ्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.sermonsfortheworld.com मा जानुहोस्। कालो पृष्ठको बीचमा एउटा बटन छ, जसले भन्छ, 'नेपालीमा सन्देशहरू।' त्यहाँ क्लिक गर्नुहोस्, अनि तपाईं आफ्नो भाषाको पृष्ठ देख्नुहुनेछ। यदि त्यो पृष्ठमा तपाईं भाषाका निमित्त बटनहरू छन् भने डा. हिमर्स वा जोन शमूएल केगनको वा नोआ सड वा हाम्रो चर्चमा प्रचार गर्ने अरु प्रचारकहरूका प्रवचनका निमित्त क्लिक गर्नुहोस्। यदि त्यो पृष्ठमा तपाईंको भाषाका बटनहरू छैनन् भने, त्यो पृष्ठ सार्दै जानुहोस्, त्यहाँ तपाईं धेरैओटा प्रवचनहरू भेट्नुहुनेछ, जुन तपाईंको निमित्त सहायक र आशिष बन्नेछन्।

यो वर्ष भएको दोस्रो सबैभन्दा ठूलो कुरा हो, हामी नातिनी हन्नाह किम हिमर्सको जन्म। उ ३० मार्चको दिन हाम्रो छोरा रोबर्ट लेस्ली हिमर्स तृतीय र तिनकी प्रिय पत्नी जिनको निमित्त जन्मी। हन्नाह सुन्दर बालिका छे, अनि उ आफै उठेर बस्न सक्छे र शिशु-खाटमा हिँड्न पनि थालिसकेकी छे।

जसरी मैले भनें, मेरी पत्नी एलियाना र मैले उसकी आमा लिन्डा साथै जिन, वेस्ली र वेस्लीलाई जनवरीमा समुद्र किनारमा खेल्न केनकुनमा लग्यौं। म केन्सर रोगी भएकोले मेरो उपचार चलिरहेको र शरीरमा त्यत्ति राम्रो अनुभव नगरे पनि त्यहाँ हामीले राम्रो समय बितायौं। यसै प्रसंगमा, मेरो केन्सर अब नबढेको र सायद निको भएको जस्तो लाग्छ। समयले मात्र बताउनेछ, तर मेरो शरीरको करिब ११ किलो वजन कम भएको छ, जसले फाइदा गर्दछ।

यो वर्ष भएका घटनाहरूको 'लामो सूची' हेर्नुहोस्। रोज चेनल्ट क्विन १३ फरवरीको दिन ९७ को उमेरमा बित्तिन्। डेभिड राल्टसन, रोनाल्ड रस्मुसेन र डेनी थोमसले ईस्टरको समयमा र १२ अप्रैल को दिन मेरो ७५औं जन्म दिनमा प्रचार गरे अनि संगीत प्रस्तुत गरे। श्रीमती हिमर्सको जन्मदिन अप्रैल १६ मा थियो अनि ८५ वर्षे तिनका पिता राफेल स्वीडलरले हामीकहाँ आएर केही दिन बिताए।

अनि अर्को ठूलो कुरा भयो। परमेश्वरले हाम्रो चर्चमा केही ठूला परिवर्तनहरू गर्नुपर्छ भन्ने मलाई देखाउनुभयो। हामीले तीन जना डिकनहरू थप्यौं- नोआ सड, ज्याक गान र एरोन यान्सी। जोन केगनले तिनको पहिलो प्रवचन १० जुलाईमा अनि नोआ सडले १७ जुलाईको दिन प्रचार गरे। यी दुवै जवान विशिष्ट प्रचारकहरू हुन्- अविश्वसनीय! ३१ जुलाईको दिन तिमोथी चान र लारा एस्कोबारको विवाह भयो। २१ अगस्त पिटर स्टिफन गान जन्मेको थियो।

जागृतिको दोस्रो भाग २७ अगस्त बिहीबारको दिन शुरु भयो। हामीले यो थाहा पाएका छौं, कि यस्ता सेवाहरूमा जब हामी सावधानीसाथ प्रार्थना गर्दछौं र प्रार्थनाको आत्मा बनाएर राख्छौं, तब परमेश्वर सेवाहरूमा उपस्थित हुनुहुन्छ, तर अर्को दिन जब हामी प्रार्थनामा ध्यान दिँदैनौं, तब परमेश्वर पूर्ण रूपले अनुपस्थित हुनुहुन्छ र त्यहाँ केही पनि हुँदैन। यसैले त्यो हाम्रो निमित्त सिक्ने चरण थियो, म आफैले तीन ओटा जागृति प्रत्यक्ष रूपले देखेको भए पनि एउटा जागृतिको कारण एउटा चिनियाँ चर्चमा करिब चार हजार मानिस ल्याइएको थियो, जुन चर्चको म सदस्य थिएँ।

लुसियाना ब्याप्टिस्ट विश्वविद्यालयका अध्यक्ष डा. निल विभर श्रम दिवस हप्ताको अन्त्यमा हाम्रो बाइबल सम्मेलनका निम्ति हाम्रो साथमा थिए। १९ नवम्बरको दिन वेस्ली हिमर्स, क्रिस्टिना ग्युयेन, अडेला मेन्जीभर, सेटसुको जाबालागा र भर्जिल निक्केलको बप्तिस्मा भएको थियो। त्यही समयमा जोन शमूएल केगनलाई हाम्रो चर्चले सुसमाचार प्रचार गर्ने अनुमति-पत्र दिएको थियो। त्यसको भोलिपल्ट हाम्रो धन्यवादको भोजको दिन थियो, त्यो भोजमा रोन क्लार्कले भायोलिन(बेला)अनि जिओफ मेरिलले पियानो बजाएका थिए। अहो, कस्तो सुन्दर समय हामीले पाएका थियौं। अन्त्यमा, १८ दिसम्बरमा हुने ख्रीष्टमसको भोजमा डेभ सुक हाम्रो बीचमा लोक गीत गाउन र पश्चिमी ख्रीष्टियन संगीत बजाउन आँउदैछन्।

परमेश्वर हाम्रो ३४औं भाषा, नेपाली थप्नका निम्ति हाम्रो निम्ति ढोका खोलिएको होस्। नेपालका मानिसहरूले अब मेरा प्रवचनहरू पढ्न सक्नेछन्। नेपाल ठूलो खाँचोमा परेको देश हो, त्यहाँ विगत वर्ष दुइ ओटा ठूलूला भूकम्प गएका थिए, अनि हाम्रा प्रवचनहरूको सूचीमा हिमाली पहाडहरूमा अवस्थित यो सानो देशको भाषा थप्न सकेकोमा हामीलाई खुशी लागेको छ। मैले प्रचार गरेका प्रायः सबै प्रवचनहरू अब अनुवाद भएर करिब ३४ ओटा भाषामा पाण्डुलिपिको रूपमा छन्। यी सबै प्रवचनहरू टेलिभिजनमा चलाइने गुणस्तरको केमेराद्वारा रेकर्ड गरेका छन्, र यूट्यूबमा सारा संसारमा प्रसारण गरिन्छन्, अनि हाम्रो वेभसाइट तीन ओटा भाषामा छन्- मेन्डरिन चिनियाँ, स्पेनिस र अंग्रेजी।

हुनता मलाई यो भन्न मन लाग्दैन, तर म अब दिनदिनै बूढो हुँदैछु। पहिलेको जस्तो बेसबल खेल्न सकिदैन, त्यस्तो त कहिल्यै थिएन, यसैले मैले त्यत्ति गुमाएको छैन। यसैको म धेरै अभाव महसुस गर्दछु! मेरी पत्नी प्रायः यो चर्चमा हुने प्रत्येकको धन्यवादको भोजमा गइन्। यी कार्यक्रमहरूमा हामीले सधैं असल समय बितायौं।

हामी यही आशा गर्छौं, कि यो सुन्दर ख्रीष्टमसको समयमा तपाईंहरूको घर-परिवारमा र जीवनमा ख्रीष्ट प्रकट हुनुभएको होस्। परमेश्वरले तपाईंहरू सबैलाई आशिष् देऊन्।



डा. हिमर्स र एलियाना, चार घन्टा मात्र पुगेकी नातिनी हन्नाहको साथमा

येशूको नाउँमा तपाईंहरूको

R. Hymers Jr.

आर. एल. हिमर्स, जुनियर,
डी.मिन., टीएच.डी., लिट.डी.
फिलिप्पी ४:१३

सबै जना प्रचारक कुनै र कुनै बेला प्रवचनको निम्ति अप्ठ्यारो स्थितिमा पर्छन्। मेरा प्रवचनहरू हेर्नुहोस्, कहीं त्यसबाट तपाईं सहायता पाउन सक्नुहुन्छ कि! त्यही उद्देश्यले ती त्यहाँ राखिएका हुन्। यो वर्ष करिब दुइ सय १६ ओटा देशका एक लाख २० हजार प्रचारकहरूले मेरा प्रवचनहरू पढेर त्यसबाट सहायता पाएका छन्। हाम्रो वेभसाइट खोल्नुहोस्-

WWW.SERMONSFORTHEWORLD.COM



डा. हिमर्स जोन शमूल केगन(बायाँ) र नोआ सड(दायाँ)को साथमा, यी दुवैले सुसमाचार प्रचार गर्न जीवन समर्पण गरेका छन् अनि यिनीहरूले ईश्वरशास्त्रको अध्ययन गर्न लागेका छन्।



डा. हिमर्स जोन केगनको साथमा तिनलाई सुसमाचारको सेवकाइ गर्न अनुमति-पत्र दिनुहुँदै।



अडेला भेन्जीभरले ८७ वर्षको उमेरमा डा. हिमर्सद्वारा बप्तिस्मा लिँदै



डा. हिमर्सले भर्जिल निक्केललाई बप्तिस्मा दिनुहुँदै



डा. र श्रीमती हिमर्सको ३४औं विवाह वार्षिकी कार्यक्रम



राफेल स्वीउलरले(बायाँ)लेस्सी हिमर्स, जिन हिमर्स, डा. हिमर्स, श्रीमती हिमर्स, बालिका हन्नाह, श्रीमान् र श्रीमती जोन्नी किम

हाम्रो चर्चको वेभसाइट हेर्नुहोस्- WWW.BAPTISTTABERNACLE.COM

हाम्रो प्रवचनको वेभसाइट WWW.SERMONSFORTHEWORLD.COM मा अंग्रेजीबाट ३४ ओटा भाषामा हुबहु अनुवाद गरिएका सयौं पाण्डुलिपिहरू छन्, त्यसका निम्ति हेर्नुहोस्।



श्रीमान र श्रीमती जेम्स रूप। तिनले चर्चमा अर्गेन बजाउँछिन्।



डा. हिमर्स, श्रीमती रोज चेनल्ट क्विनको साथमा



नयाँ वर्षको साँझमा रेभ. मार्क बक्ले डा.र श्रीमती हिमर्सको साथमा



डा.चान उनका सुपुत्र तिमोथी र लारा एस्कोबारको विवाहमा प्रस्तुति दिँदै



डा.र श्रीमती हिमर्स, साथमा हिमर्सकी आमा लिन्डा, लेस्ली वेस्ली र जिन हिमर्स



(बायाँतिरबाट) डा. हिमर्सको साथमा बालिका हन्ना, श्रीमती हिमर्स, लेस्ली र जिन हिमर्स

हाम्रो चर्चको वेभसाइट हेर्नुहोस्- WWW.BAPTISTTABERNACLE.COM

हाम्रो प्रवचनको वेभसाइट WWW.SERMONSFORTHEWORLD.COM मा अंग्रेजीबाट ३४ ओटा भाषामा हुबहु अनुवाद गरिएका सयौं पाण्डुलिपिहरू छन्, त्यसका निम्ति हेर्नुहोस्।